

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा ३ र


नियमावलीको नियम ३ वमोजिम सार्वजनिक गरिएको

स्वतः प्रकाशन (Proactive Disclosure)



स्वतः प्रकाशन सार्वजनिक गर्ने निकायको नाम:-

मंगला गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय,  
वावियाचौर, म्याग्दी, गण्डकी प्रदेश, नेपाल ।



स्वतः प्रकाशन सार्वजनिक गरेको अवधि:-

२०७९ श्रावण देखि २०७९ आष्टिन

प्राचीन नाडुँपालिका कार्यालय  
मंगला गाउँपालिका अधिकृत

A handwritten signature in black ink, followed by the name and title of the responsible officer.

## १. गाउँपालिकाको स्वरूप र प्रकृति:-

म्यागदी जिल्ला नेपालको राजधानी काठमाडौंबाट उत्तर पश्चिममा पर्दछ। गण्डकी प्रदेश अन्तर्गत यस जिल्लाका ५ बटा गाउँपालिका र १ नगरपालिका मध्ये सदरमुकाम बेनीबाट उत्तर पश्चिम तर्फ अवस्थित यो गाउँपालिका सदरमुकामबाट ६ कोस टाढा छ। वि.सं. २०४६ पछिको राजनीतिक परिवर्तन पछि बनेका बाबियाचौर, अर्मन, बरंजा र कुहूँ गाउँ विकास समितिहरू र दरवाड गाविसको वडा नं. ४ लाई एकीकृत गरी नेपालको संविधान (२०७२) अनुसार वि.स. २०७३ सालका संघीय संरचना अनुसार परिवर्तन भई स्थानीय तहको रूपमा मंगला गाउँपालिकाको नाम बाटै परिचित छ। गाउँपालिका ५ बटा वडामा विभाजित छ। यो गाउँपालिकाको नामाकरण सम्बन्धमा विभिन्न धारणा तथा किंवदन्तीहरू भेटिएका छन्। धार्मिक मान्यताका हिसावले हेर्दा यस गाउँपालिकाको केन्द्र भएर बने म्यागदी नदीलाई मंगला नदीको नामबाट पनि चिनिन्छ। सोही मंगला नदीका नामबाट यस गाउँपालिकाको नामाकरण गरीएको छ। मंगलाको अर्थ मंगल वा शुभ रामो भन्ने अर्थ लगाउने गरेको पाईन्छ। म्यागदी जिल्लाको सदरमुकामसँग जोडिएको भए पनि विकासका पूर्वाधारहरूको विकास खासै हुन सकेको छैन। यसको सिमाना पूर्व बेनी नगरपालिका, पश्चिम:मालिका गाउँपालिका, दक्षिण: बागलुङ जिल्लाको काठखोला र ताराखोला गाउँपालिका र उत्तर मालिका र रघुगङ्गा गाउँपालिका रहेको छ। यसको क्षेत्रफल ८९ वर्ग कि.मि.र ३,६७२ घरधुरीमा जनसंख्या १६,२८६ रहेको छ।

यस गाउँपालिकामा रहेका सरकारी संरचनालाई हेर्दा स्वास्थ्य चौकी, प्रहरी चौकी, सब डिभिजन वन कार्यालय, अतिरिक्त हुलाक कार्यालय रहेका छन् भने गैरसरकारी संघ संस्थाहरूको उपस्थिति भने न्यून रहेको छ। मंगला गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको बीचमा पर्ने यस गाउँपालिकाको वडा नं. १ मा पर्ने टोड्के र वडा नं. ३ मा पर्ने झाँक्रीपानी पर्यटकीय दृष्टिले महत्वपूर्ण छन्। उच्च समथर जमिनमा अवस्थित यी स्थानहरूबाट उत्तर पश्चिम तर्फका हिमश्रृङ्खला देख सकिन्छ। प्रसिद्ध पिकनिकस्थलको रूपमा पनि विकास हुँदैछन्। खासगरी जाडोको समयमा जिल्ला भित्र तथा बाहिरबाट यस ठाउमा पिकनिकको लागि मानिसहरू आउने गर्दछन्। यसका अलवा चाङ्गा, सिमलचौर लामाछहरी, दह, तिनचुले र लट्टेखोरिया पर्यटकीय क्षेत्रहरू रहेका छन्।

## २. गाउँपालिकाको काम, कर्तव्य र अधिकारः-

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद- ३ दफा ११ वमोजिम गाउँपालिकाको काम, कर्तव्य र अधिकार निम्न रहनेछः

(१) गाउँपालिकाको एकल अधिकार संविधानको अनुसूची-८ मा उल्लेख भए वमोजिम हुनेछ।

।

(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी गाउँपालिकाको काम कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ।



पूर्ववहाङ्ग चुनी  
प्रमुख प्रसारकीय अधिकृत

क) नगर प्रहरी ख) सहकारी संस्था ग) एफ.एम. सञ्चालन घ) स्थानीय कर, सेवा शुल्क, तथा दस्तुर ड) स्थानीय सेवाको व्यवस्थापन च) स्थानीय तथ्याङ्क र अभिलेख संकलन छ) स्थानीय स्तरका विकास आयोजना तथा परियोजना ज) आधारभूत र माध्यमिक शिक्षा झ) आधारभूत स्वास्थ्य र सरसफाई झ) स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता ट) स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक र सिंचाइ ठ) गाउँसभा, मेलमिलाप र मध्यस्थिताको व्यवस्थापन ड) स्थानीय अभिलेख कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी त) जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन थ) खानेपानी, साना वेरोजगारको तथ्याङ्क सङ्कलन द) कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण ध) खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक उर्जा न) विपद् व्यवस्थापन प) जलाधार, बन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण फ) भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

(३) गाउँपालिकाले संघ तथा प्रदेशसंगको सहकार्यमा प्रयोग गर्ने साझा अधिकार संविधानको अनुसूची-९ मा उल्लेख भए वमोजिम हुनेछ ।

(४) उपदफा (३) को सर्वसामान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायको विषयमा संघ तथा प्रदेश कानूनको अधीनमा रहि गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।

क) खेलकुद र पत्रपत्रिका ख) स्वास्थ्य ग) विद्युत, खानेपानी तथा सिंचाइ जस्ता सेवाहरू घ) सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतवाट प्राप्त रोयलटी, पर्यटन शुल्क ड) वन, जङ्गल, बन्यजन्त, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता च) सामाजिक सूरक्षा र गरीबी निवारण छ) व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क ज) स्थानीय स्तरमा पुरातत्व, प्राचिन स्मारक र सङ्ग्रहालय संरक्षण, सम्बर्द्धन र पुनः निर्माण झ) प्राकृतिक श्रोतवाट प्राप्त रोयलटी ट) सवारी साधन अनुमति

(५) उपदफा (१) र (३) मा उल्लेखित अधिकारका अतिरिक्त गाउँपालिकाको काम, कर्तव्य र अधिकार देहाय वमोजिम हुनेछ ।

क) भुमि व्यवस्थापन ख) सञ्चार सेवा ग) यातयात सेवा

(६) संघ वा प्रदेशले संविधान तथा प्रचलित कानून वमोजिम आफ्नो अधिकार क्षेत्रभित्रको कुनै विषय गाउँपालिकालाई कानून वनाई निक्षेपण गर्न सक्नेछ ।

(७) गाउँपालिकाले उपदफा (१), (३) (४) र (५) वमोजिमको काम, कर्तव्य र अधिकारको प्रयोग गर्दा आवश्यकता अनुसार कानून, नीति, योजना, मापदण्ड तथा कार्यविधि वनाई लागू गर्न सक्नेछ ।



प्रभुवहाउर खानी  
प्रभुव प्राप्तकीय अधिकृत

(द) स्थानीय तहले प्रदेश सरकारको परामर्शमा नेपाल सरकारको पूर्व स्वीकृति लिई विदेशका कुनै स्थानीय सरकारसंग भगिनी सम्बन्ध कायम गर्न सक्नेछ ।

### ३. गाउँपालिकामा रहने कर्मचारी संख्या र विवरण

गाउँपालिकालाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासनले गर्ने कानुनी प्रावधान वमोजिम निम्न रहेकोछ ।

कुल दरवन्दी संख्या:- २९

स्थायी कर्मचारी संख्या:- ५

अस्थायी कर्मचारी संख्या:- ४

करार कर्मचारी संख्या:- ८

रिक्त कर्मचारी संख्या:- १२

### ४. गाउँपालिकावाट प्रदान गरीने सेवा

गाउँपालिकावाट तयार गरीएको नागरीक बडापत्र अनुसार हुनेछ साथै बडापत्र अन्तिम पृष्ठमा संलग्न छ ।

### ५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी (हाल कार्यरत कर्मचारीहरू)

क्र. सं.	शाखा	कर्मचारीको नाम	पद	कैफियत
१.	कार्यालय प्रमुख	श्री पूर्णबहादुर खन्ती	प्रमुख प्रशासकिय अधिकृत	
२.	प्रशासन, योजना तथा अनुगमन शाखा	श्री सूदर्शन पौडेल	अधिकृत छैठौं	स्थायी
		श्री राधा कुमारी खन्ती	सहायक पाँचौं	अस्थायी
		श्री भविलाल उपाध्या	लेखा प्रमुख	स्थायी
		श्री खेमराज सूबेदी उपाध्या	सहायक चौथो	अस्थायी
		श्री रमिला गौतम	कार्यालय सहयोगी	करार
		श्री रुद्र गिरी	सवारी चालक	करार
		श्री जुनाथापा मगर पौडेल	कार्यालय सहयोगी	करार
		श्री प्रताप थापा	कार्यालय सहयोगी	करार
		रिक्त	सहायक पाँचौं (कानून)	
३		रिक्त	इन्जिनियर - १	



पूर्णबहादुर खन्ती  
प्रशासकिय अधिकृत  
प्रमुख

	पूर्वाधार विकास शाखा तथा वातावरण व्यवस्थापन शाखा	श्री रुचेन्द्र अधिकारी रित्त श्री नगेन्द्र सापकोटा श्री विपिन आचार्य	सब इन्जिनियर सब इन्जिनियर-१ असई-१(५ नं बडा प्राविधिक) खापासटे (२ नं बडा प्राविधिक)	
४	सामाजिक तथा आर्थिक विकास शाखा	श्री राजेन्द्र आचार्य	अधिकृत छैठौं ( सामाजिक विकास शाखा)	अस्थायी
		श्री अनिता कुमारी शर्मा	सहायक चौथो (महिला वालवालिका तथा समाज कल्याण शाखा) थप जिम्मेवारी २ नं. बडा सचिव	स्थायी
५	शिक्षा, युवा तथा युवा खेलकुद शाखा	श्री डेक बहादुर वानियाँ	सोतव्यक्ति/शिक्षा संयोजक (मा.वि. प्रथम शिक्षक)	स्थायी
		श्री डिल्लीरमण सूबेदी	प्रा.स.	स्थायी
६	स्वास्थ्य शाखा	श्री लेखनाथ रोका	सहायक पाँचौं	स्थायी
७	कृषि/ पशुशाखा	डा.श्री मिलन सापकोटा	पशु विकास अधिकृत (सातौं)	करार
		श्री प्रशान्त पौडेल	सहायक पाँचौं कृषि	करार
		श्री विराज ठाकुर	सहायक चौथो ना.प.स्वा.प्रा.	स्थायी
		श्री हरिदेव पन्त	सहायक चौथो ना.प.से.प्रा.	स्थायी
		श्री विक्रम नेपाली	सहायक चौथो ना.प्रा.स.कृषि सेवा	स्थायी
		श्री तारा वानियाँ	सहायक चौथो (कृषि प्राविधिक बडा नं-३ र ४)	करार
		श्री सिमा सूबेदी	सहायक चौथो(कृषि प्राविधिक बडा नं- ५)	करार
		श्री आकास जि.सी.	सहायक चौथो (पशु प्राविधिक बडा नं-१)	करार
८	सूचना प्रविधि शाखा	श्री अमृता थापा मगर	सूचना प्रविधि अधिकृत (अधिकृत छैठौं)	करार
		श्री कृष्ण प्रसाद भुपाल	अधिकृत छैठौं	करार
९	रोजगार केन्द्र	श्री सजिना भण्डारी	प्राविधिक सहायक	करार



ख्री  
प्रमुख प्राविधिक अधिकृत  
प्राविधिक सहायक

१०	राष्ट्रीय परिचय पत्र तथा पंजीकरण	श्री लेकनाथ सापकोटा	सहायक पाँचौ (MIS Operator)	करार
		रिक्त	सहायक चौथो (Field सहायक)	करार
११	वडा कार्यालय	श्री डिल वहादुर रोका	सहायक पाँचौ (वडा नं-५)	स्थायी
		श्री पुष्पाकुमारी मण्डल	अ.स.इ. (वडा नं-१)	स्थायी
		श्री मान वहादुर वली	अ.स.इ. (वडा नं-३)	स्थायी
		श्री धनबहादुर बोहरा	अ.स.इ. (वडा नं-४)	स्थायी
		श्री तारानाथ सापकोटा	कार्यालय सहयोगी (वडा नं-२)	स्थायी
		श्री ज्ञानेन्द्र किसान	सामाजिक परिचालक (वडा नं-१)	करार
		श्री लालदेवी पुन मगर	सामाजिक परिचालक (वडा नं-३ र ४)	करार
		श्री मन कुमारी घर्ति	कार्यालयक सहायक (वडा नं-४)	करार
		श्री खमिसरा श्रीस	सामाजिक परिचालक (वडा नं-५)	करार
		श्री अम्मर वहादुर थापा	कार्यालय सहयोगी (वडा नं-३)	करार
		श्री विशाल थापा	कार्यालय सहयोगी (वडा नं-४)	करार
		श्री सतिमाया छन्त्याल	कार्यालय सहयोगी (वडा नं-५)	करार

#### ६. सेवा प्रदान गर्ने लाग्ने दस्तुर र अवधि

नागरीक वडापत्रमा उल्लेख भए अनुसार हुनेछ ।

#### ७. निर्णय प्रक्रिया निर्णय गर्ने अधिकारी र कार्यान्वयन प्रकृया:

गाउँपालिकाले आवश्यकता र प्रकृति हेरी सामान्य र तत्काल गर्नुपर्ने निर्णय गाउँपालिका अध्यक्षबाट हुने । सोही आधारमा प्रशासनिक प्रकृतिका निर्णय प्रमुख प्रशासकीय अधिकृतबाट हुने । अन्य निर्णय गाउँ कार्यपालिका र गाउँसभा वैठकबाट हुने । कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने ।

#### ८. गुनासो/उजुरी सून्ने अधिकारी

अध्यक्ष श्री सत प्रसाद रोका

प्रमुख प्रशासकीय अधिकृत श्री पूर्णबहादुर खन्त्री



गाउँपालिका अधिकृत  
प्रशासकीय अधिकृत  
श्री पूर्णबहादुर खन्त्री

**९. गाउँपालिका कार्यालय प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) र सूचना अधिकारी विवरण**  
**क. कार्यालय प्रमुख:-**

नाम:- श्री पूर्णबहादुर खन्ती  
पद:- प्रमुख प्रशासकीय अधिकृत  
सम्पर्क नं. ९८५७६४२६४२

**ख. सूचना अधिकारी:-**

नाम:- श्री राजेन्द्र आचार्य  
पद:- अधिकृत छैठौं  
सम्पर्क नं. ९८५७६४२९४२, ९८५७६२४३६०

**१०. गाउँपालिकाबाट सम्पादन भएका मूल्यमूल्य कामको विवरण**

- आ.व. ०७९/०८० को प्रथम त्रैमासिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाइएको
- आ.व. ०७९/०८० को प्रथम त्रैमासिक आर्थिक प्रगति प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पठाइएको
- आ.व. ०७९/०८० को वार्षिक नीति कार्यक्रम तथा वजेट वेभसाइटमा राखिएको
- आ.व. ०७८/०७९ को गाउँपालिकाको अन्तिम लेखा परिक्षण सम्पन्न गरीएको
- आ.व. ०७८/०७९ को लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (GESI) परीक्षण कार्य सम्पन्न गरी नतिजा सार्वजनिक गरीएको
- मनसुनजन्य वर्षाका कारण ०७९ आषाढ देखि आष्टिन २३ गते सम्मको क्षति भएका विवरण तयार गरी स्थानीय विपद् व्यवस्थापन समितिको वैठकवाट निर्णय गराइ गाउँ कार्यपालिका वैठकमा निर्णय गरी राहत उपलब्ध गराइएको साथै क्षतिको विवरण तयार गरी जिल्ला विपद् व्यवस्थापन समिति सहित सम्बन्धित निकायमा पठाइएको
- ०७७ आषाढ र श्रावणमा अविरल वर्षाका कारण पूर्णक्षति भएका १९ घरधुरीको स्थानीय तह, प्रदेश र संघीय सरकारको लागत साझेदारीमा मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि २०७७ बमोजिम १९ घरधुरी सम्झौता भइ १८ घर निर्माण सम्पन्न भई तेश्रो किस्ता माग गरीएको । साथै ०७९ आषाढ देखि आष्टिन २३ गते सम्मको मनसून वाट पूर्ण क्षति भएका २१ घरधुरीको विवरण कोबो कलेक्टवाट सर्वेक्षण गरी स्वीकृतिका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको ।



- महेन्द्र रत्न मा.वि. छात्रावास निर्माण ( प्रदेश विशेष अनुदान) आ.व. ०७७/०७८ को योजना म्याद थप भइ निर्माण कार्य अगाडि बढेको
- नदीजन्य पदार्थ दिगो उत्खनन, संकलन तथा विक्री वितरणका लागि स्थानीय राजश्व परामर्श समितिवाट स्थलगत अनुगमन र प्रतिवेदन पेश भएको
- मनसून जन्य विपद्का कारण क्षति भएका सडक योजनाहरु मर्मत सम्भार गरी सवारी संचालन गरीएको
- दैनिक प्रशासनिक तथा आर्थिक कामकाज संचालन
- उपभोक्ता समितिवाट संचालन गरीने गाउँपालिका र बडास्तरीय योजनाको कार्यान्वयनका लागि सर्वे, डिजाइन लगत इष्टिमेट तयार गरी उपभोक्ता समिति मार्फत योजनाहरुको सम्झौता र कार्य जारी रहेको
- स्वास्थ्य तर्फको वार्षिक समिक्षा सम्पन्न ।
- संघीय विशेष अनुदानबाट वावियाचौर स्वास्थ्य चौकी भवन निर्माण सम्झौता भइ कार्य शुरु भएको
- सामाजिक सूरक्षा भत्ता वापत प्रथम त्रैमासिकमा २५८३ जनाको विवरण अध्यावधिक गरी रकम रु. २,३५,६९,३६६।— अक्षररूपी दुई करोड ऐतिस लाख तिन सय छैसष्ठी रुपैयाँ वैक मार्फत वितरण भएको
- ५ वटा बडा कार्यालयवाट अनलाईन घटना दर्ता २५० वटा गरी राष्ट्रिय परिचय पत्र तथा पञ्चीकरण विभागमा प्रतिवेदन पेश भएको
- आ.व. ०७८/०७९ मा पशुसेवा र कृषि सेवा तर्फ अनुदानमा वितरण गरीएका सामाग्रीहरुको स्थलगत अनुगमन गरी प्रतिवेदन पेश भएको
- कृषकको लागि अनुदानमा गहुँको वित्त वितरण गर्नका लागि माग संकलन गरी खरिद प्रक्रिया अगाडि बढाइएको
- १ वटा वहउद्देश्यीय कृषि समूह दर्ता भएको
- कक्षा १-३ को स्थानीय विषयको पाठ्य पुस्तक निर्माण भइरहेको
- २२ जनालाई अपाङ्गता परिचय पत्र वितरण भएको

११. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:-

१. मंगला गाउँपालिकाको आर्थिक ऐन २०७९
२. मंगला गाउँपालिकाको विनियोजन ऐन २०७९
३. गाउँ कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७४



खालील अधिकारी  
प्रमुख प्रशासकीय अधिकारी

४. गाउँ कार्यपालिका (कार्यविभाजन) नियमावली २०७४
५. मंगला गाउँपालिका शिक्षा एन २०७५
६. मंगला गाउँपालिका सहकारी एन २०७५
७. मंगला गाउँपालिका आर्थिक कार्यविधि एन २०७५
८. मंगला गाउँपालिका कृषि व्यवसाय प्रवर्द्धन एन २०७५
९. मंगला गाउँपालिकाको प्रशासकिय कार्यविधि (नियमित गर्ने) २०७५
१०. मंगला गाउँपालिका आधारभूत शिक्षा परिक्षा संचालन, अनुगमन तथा व्यवस्थापन कार्यविधि २०७५
११. घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र कार्यविधि २०७५
१२. अपाँगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५
१३. मंगला गाउँपालिकावाट गरीने बजार अनुगमन निर्देशिका २०७५
१४. मंगला गाउँपालिका राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि २०७५
१५. मंगला गाउँपालिका न्यायिक समितिको उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा बनेको एन २०७५
१६. मंगला गाउँपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७५
१७. असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असायहरुलाई उपलब्ध गराइने राहत तथा स्वयंसेवक परिचालन सम्बन्धी मापदण्ड २०७६
१८. मंगला गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि २०७६
१९. मंगला गाउँपालिकाको वन एन २०७७
२०. मंगला गाउँपालिकामा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको एन २०७७
२१. मंगला गाउँपालिकाको जग्गा प्रासी सम्बन्धी कार्यविधि, २०७७
२२. मंगला गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धी कार्यविधि, २०७७
२३. विद्यालय करार शिक्षक छनौट सम्बन्धी कार्यविधि, २०७७
२४. विद्यालय लेखा परीक्षण सम्बन्धी कार्यविधि, २०७७
२५. मंगला गाउँपालिकाको कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि गरीने कार्यमा हुने खुर्च सम्बन्धी मापदण्ड, २०७८



खुर्च  
सम्बन्धी  
मापदण्ड

26. मंगला गाउँपालिकाको नक्शा पास सम्बन्धी कार्यविधि, २०७८
27. मंगला गाउँपालिकाको जलस्रोत मूल दर्ता सम्बन्धी कार्यविधि, २०७८
28. मंगला गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रम खर्च सम्बन्धी मापदण्ड, २०७८
29. मंगला गाउँपालिकाको व्यवसाय दर्ता सम्बन्धी कार्यविधि, २०७८
30. मंगला गाउँपालिकाको युवा उद्यम कार्यक्रम सञ्चालन निर्देशिका २०७८
31. मंगला गाउँपालिकाको कृषि कार्य तथा पशुपालनमा दिइने अनुदान सम्बन्धी कार्यविधि, २०७८
32. मंगला गाउँपालिकाको सार्वजनिक जबाफदेहिता प्रवर्द्धन सम्बन्धी कार्यविधि २०७८
33. मंगला गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७८
34. मंगला गाउँपालिकाको सूचना तथा अभिलेख केन्द्र स्थापना सम्बन्धी कार्यविधि, २०७८
35. मंगला गाउँपालिकाको विपद् व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८
36. मंगला गाउँपालिकाको गाउँसभा सञ्चालन कार्यविधि, २०७८
37. मंगला गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका, २०७८
38. मंगला गाउँपालिकाको लेखा समिति (गठन तथा सञ्चालन) कार्यविधि, २०७८
39. मंगला गाउँपालिकाको विधायन समिति (गठन तथा सञ्चालन) कार्यविधि, २०७८
40. विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८
41. मंगला गाउँपालिका सूशासन समिति गठन तथा सञ्चालन कार्यविधि ऐन, २०७८
42. मंगला गाउँपालिका संस्था दर्ता ऐन, २०७८
43. मंगला गाउँपालिका श्रम डेस्क सञ्चालन कार्यविधि, २०७८
44. मंगला गाउँपालिकाको वाल क्लब गठन तथा परिचालन कार्यविधि, २०७८
45. टोल विकास संस्था गठन कार्यविधि, २०७९

**१२. आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी आर्थिक विवरण**

क्र.सं.	खर्च अनुमानित	रकम रु.	खर्च प्रतिशत	हाल वास्तविक खर्च	सम्मको खर्च प्रतिशत
१	चालु	२८,१३,१८,९४०.२०	६४.४७	५,१५,४४,११६.५०	१८.३२
२	पुँजीगत	१५,५०,५१,६०६.५०	३५.५३	९४८६३५.००	०.६१
जम्मा		४३,६३,७०,५४६.७०	१००	५,२४,९२,७५१.००	१२.०३

**१३. तोकिए वमोजिमका अन्य विवरण: नभएको**

**१४. अधिल्लो आर्थिक वर्षमा सार्वजनिक निकायले कुनै कार्यक्रम वा आयोजना संचालन गरेको भए सोको विवरण:**



- १० शैया अस्पताल निर्माण भइरहेको
- बाबियाचौर स्वास्थ्य चौकी निर्माण भइरहेको

१५. मंगला गाउँपालिकाको सूचना प्रकाशन गर्ने माध्यम:

Website: [www.mamgalamun.gov.np](http://www.mamgalamun.gov.np)

Facebook Page: [www.facebook.com/MangalaRM](https://www.facebook.com/MangalaRM)

Notice board

स्थानीय तहको एप भित्र मंगला एप

१६. मंगला गाउँपालिकाले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं प्राविधिक सहयोग र समझौता सम्बन्धी विवरण: नभएको

१७. मंगला गाउँपालिकाले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन: पहिलो त्रैमासिकमा भएको कार्य सम्पादनमा उल्लेख भएको

१८. मंगला गाउँपालिकाले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यसको सूचना संरक्षण गर्न तोकिएको समयावधि: पहिलो त्रैमासिक सम्म नभएको

१९. मंगला गाउँपालिकामा परेका सूचना माग सम्बन्धी निवेदन र सोउपर सूचना दिएको विवरण: लिखित रूपमा सूचना माग १ वटा भएको र विवरण दिइएको

क) दिपक आचार्य, अनामनगर काठमाडौँ- विद्यालयमा सूचना अधिकारी, स्वतः प्रकाशन र जिल्ला प्रशासनमा सूचना अधिकारी वैठकमा उपस्थिति सम्बन्धमा

२०. मंगला गाउँपालिकाका सूचनाहरू अन्यत्र प्रकाशन भएका वा हुने भएको भए सो को विवरण:

Website: [www.mangalamun.gov.np](http://www.mangalamun.gov.np)



मंगला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा सम्बन्धि नागरिक बडापत्र

क्र.सं.	सेवा सुविधाको प्रकृति/प्रकार	सेवा प्राप्तिका लागि आवश्यक प्रमाण/कागजात/प्रकृया	जिम्मेवार पदाधिकारी/कर्मचारी	जिम्मेवार समयावधी	सेवा प्राप्ति गर्न लाग्ने दस्तु/शुल्क
१	योजना तथा कार्यक्रम समझौता	<p>१. योजना तथा कार्यक्रमको समझौताको लागि निवेदन ।</p> <p>२. स्वीकृत लागत अनुमान</p> <p>३. बडा कार्यालयको योजना समझौता गरीदिने वारेको सिफारिस</p> <p>४. सरोकारबाट उपभोताहरूको भेलाबाट निवाचित पदाधिकारिको रोहवरमा भएको उपभोता समिति/अनुमान समिति गठनको नियमको प्रतिलिपि ।</p> <p>५. संघसंस्था, समूह, कलाव, समिति आदि जस्ता आधिकारिक संस्थाहराका कार्यालयन गरिने योजना भए सोही समितिको आधिकारिक नियमको प्रमाणित प्रतिलिपि ।</p> <p>६. समितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि ।</p> <p>७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव</p>	योजना शाखा	आवश्यक कागजात पुगेमा सोही दिन	निःशुल्क
२	रनिङ विल वा अन्तिम विल भक्तानी मात्र	<p>१. योजना फरफारक गरीदिने वारेको निवेदन ।</p> <p>२. प्राविधिकबाट मुल्याङ्कन भएको कार्य सम्पन्न प्रतिवेदन ।</p> <p>३. बडा कार्यालयबाट फरफारक गरीदिने वारेको सिफारिस पत्र ।</p> <p>४. खर्चका प्रमाणित विल भरपाईहरू ।</p> <p>५. आयोजना सार्वजनिक लेखा परीक्षण फारम</p> <p>६. उपभोता समिति/अनुमान समितिबाट आमभेलाको उपस्थितिमा योजना सम्पन्न भएको बेहोरा खुलेको खचका शीर्षकगत रूपमा अनुमोदन गरेको नियमिको प्रतिलिपि</p> <p>७. रु. २ लाख भन्दा ढाडीको योजनाको लागि सूचना पाटी राखिएको फोटो ।</p> <p>८. कार्यसम्पन्न भएका तस्वीरहरू</p> <p>९. भौतिक पूर्वाधार वाहेकका कार्यक्रमहरको हकमा कार्यक्रम सम्पन्न प्रतिवेदन ।</p>	योजना शाखा	आवश्यक कागजात पुगेमा सोही दिन	निःशुल्क
३	घरजनगा नक्सा पास	<p>१. घरको नक्सापास गरीपाउ भनी दिएको निवेदन</p> <p>२. सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि</p> <p>३. घर निर्माणको लागि नगरपालिकाबाट लिएको अनुमति</p> <p>४. जग्नाको जग्नाइनी प्रमाणपत्र, द्रेस नक्सा</p> <p>५. तोकिएको ढाँचा र मापदण्ड अनुसार तयार गरीएको घर नक्सा दुई (२) प्रति</p> <p>६. घरको नक्सा बनाउने प्राविधिकबाट नक्सापासको सिफारिस</p> <p>७. चालु आधिक वर्ष गाउँपालिकालाई एकीकृत सम्पति कर तिरको रसिद</p>	प्राविधिक शाखा	आवश्यक कागजात पुगेमा सोही दिन	



मंगला गाउँपालिका  
नेपाल  
आधिकृत



८.	नवकाश	१. नवकाश संशोधन गणित २. नवकाश कारण उल्लेख ३. नवकाश कारण उल्लेख गरी दिएको निवेदन	प्राचिक शाखा कागजात पुजेमा सोही दिन	आवश्यक कागजात पुजेमा भए अनुसार	आर्थिक ऐनमा उल्लेख भए अनुसार		
९.	"घ" वर्गको निर्माण	१. नवकाश संशोधन गणित भनी संशोधन गर्नुपर्नको कारण उल्लेख गरी दिएको निवेदन २. स्वीकृत नवकाशको प्रमाणपत्र ३. चालु आर्थिक बर्ष गाउँपालिकालाई तिरको एकीकृत सम्पति कर तिरको रसिद	प्राचिक शाखा कागजात पुजेमा सोही दिन	आवश्यक कागजात पुजेमा भए अनुसार	आर्थिक ऐनमा उल्लेख भए अनुसार		
१०.	"घ" वर्गको निर्माण	* आरसीसी छलान - ग्राउण्ड र पहिलो तला प्रति स्वचालर फिट -दोस्रो, तेस्रो र चौथो तला प्रति स्वचालर फिट - पाँचौ तला देखि प्रति स्वचालर फिट -हुङ्गा माटो सिमेन्ट जडान छाना चाला -छापा टहरा	राजश्व / प्रशासन/ प्रवाधिक शाखा कागजात पुजेमा सोही दिन	आवश्यक कागजात पुजेमा भए अनुसार	आर्थिक ऐनमा उल्लेख भए अनुसार		
११.	"घ" वर्गको निर्माण	* अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरू उल्लेख गर्नुपर्ने १. दरखरूत पेश गर्ने कर्मचारीको नाम र ठेगाना २. कर्मचारी कर्मचारीको प्रकृति उल्लेख गर्ने (प्राइमेट/पलिक/साइबोरी) ३. सम्पर्कका लाई कर्मचारी कर्मचारीको आर्थिक व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने ४. आर्थिक श्रोताको विवरण पेश गर्नुपर्ने ५. जनशक्तिको विवरण पेश गर्ने (प्राचिक कर्मचारीको सटीफोटको प्रतिलिपि र निजको मन्त्रिनामा पेश गर्नुपर्ने) ६. आपनो स्वामित्वमा रहेका निमित्ता सम्बन्धी सबारी साधन मेशिनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम) . ७. कर चुका गरेको प्रमाण कागजात	राजश्व / प्रशासन/ प्रवाधिक शाखा कागजात पुजेमा सोही दिन	आवश्यक कागजात पुजेमा भए अनुसार	आर्थिक ऐनमा उल्लेख भए अनुसार		
१२.	"घ" वर्गको निर्माण	१. नविकरण गरी पाउ भन्ने व्यक्तिको निवेदन २. प्रचलित कानून बमोजिम तिरपन्ने कर तिरको निस्सा ३. कर कार्यालयबाट प्राप्त कर चुका प्रमाणपत्रको प्रतिलिपि	राजश्व / प्रशासन/ प्रवाधिक शाखा कागजात पुजेमा सोही दिन	आवश्यक कागजात पुजेमा भए अनुसार	आर्थिक ऐनमा उल्लेख भए अनुसार		

राज्य निवड़ा आयोग  
 राज्यवासन विभाग  
 अधिकृत

४.	अनुसूचि ४ बमोजिमको पासबुक (निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)		
५.	पुनर्श :- "घ" वर्गको निर्माण व्यवसायीको लागि आर्थिक क्षमता, मुल्य जनशक्ति विवरण र मेशिन/उपकरण कार्याविधिमा तोकिए बमोजिम हुनुपर्नेछ		आर्थिक ऐनमा उल्लेख भए अनुसार
६	"घ" वर्गको निर्माण १. इजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने हराएको वा प्रतिलिपि बनाउन	राजश्व / प्रशासन/ प्रवाचिक शाखा	आवश्यक कागजात पुँजेमा सोही दिन
८	सहकारी दर्ता १. प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्देश्य, मुल्य कार्य, कागजेश्व, दायित्व, सदस्य संख्याको विवरण पेश गरिन्पर्ने २. अनुसूचि १ को ढाँचामा दररखास्त फाराम दिनुपर्ने ३. सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति ४. सहकारी संस्था सन्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन ५. सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण । ६. अन्य कागजात कार्याविधिमा उल्लेख भए बमोजिम हुनेछ ।	प्रशासन शाखा	आवश्यक कागजात पुँजेमा सोही दिन
९	न्यायिक समिति समक्ष उजुरी दर्ता / प्रतिवाद दर्ता १. कानून बमोजिम हकदैया पुँको व्यक्तिले समिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढाँचामा दर्ता गराउने २. कुनै किसिमको क्षतिपूर्ति भराउनु पर्ने अथवा बांडा लगाउन पर्ने अवस्थाको उजुरीहरूको हकमा त्यस्तो क्षतिपूर्ति वा वाडा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ । ३. तर प्रतिवाद दर्ताको हकमा प्रतिवादिले स्पष्ट वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि खिच उजुरी प्रशासन समक्ष आफै वा वोरस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढाँचामा दर्ता गराउने	कानून शाखा	सोही दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिसे ३ महिना खिच गर्न सकिनेछ ।
१०	उल्लेखित वाहक अन्य सेवा सुविधाको हकमा	प्रशासन शाखा	आर्थिक ऐनमा उल्लेख भए अनुसार



पुनर्श :-

१. नियमानुसार निःशुल्क रूपमा प्रदान गर्न सकिने भनी तोकिएका सेवाको हकमा कुनै सेवा शुल्क/दस्तर लाग्ने छैन ।
२. कामको प्रकृति अनुसार सजीमिन, आवश्यक प्रहरी प्रतिवेदन र अन्य कागजात तथा प्रमाणहस्तको प्रतिलिपि आवश्यक परेको अतिरिक्त समय लाग्नेछ ।
३. उपरोक्तानुसार सेवा सुविधा वाहेकका सेवा सुविधाको सेवा प्राप्ति कार्यविधि/प्रकृया र लाग्ने दस्तर गाउँपालिकाले निर्धारण गरे बमोजिम हुनेछ । सेवाग्राही/सरोकारवालाको गुनासो व्यवस्थापनका लागि अट्यक्ष/उपायक्ष/प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीलाई तोकिएको छ ।



  
प्रमोदभट्टा खर्चा  
प्रमुख प्रशासकीय अधिकृत